

कृषि व्यवसाय प्रवर्द्धन नीति, २०६३

नेपाल सरकार,
कृषि तथा सहकारी मन्त्रालय

कृषि व्यवसाय प्रवर्द्धन नीति, २०६३

१. पृष्ठभूमि:

निर्वाहमुखी तथा छारिएर रहेको कृषि उत्पादन प्रणालीलाई आधुनिक, सघन, प्रतिस्पर्धी एवं व्यवसायमुखी बनाउन आवश्यक भएको छ। कृषिजन्य वस्तुहरूले सुनिश्चित बजार पाउन नसक्नाले कृषि उत्पादन र उत्पादकत्व अपेक्षित रूपमा वृद्धि हुन सकिरहेको छैन। कृषि व्यवसाय प्रवर्द्धन गर्न कठिन भएको सन्दर्भमा प्रभावकारी बजार व्यवस्थापन प्रणालीको विकासबाट विश्व बजारका अवसरहरूको उपयोग गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन राष्ट्रिय कृषि नीति, २०६१ को "व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरूको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने" उद्देश्य अनुरूप कृषि व्यवसाय प्रवर्द्धन कार्यलाई गति प्रदान गर्न कृषि व्यवसाय प्रवर्द्धन नीति, २०६३ लागू गरिएको छ।

२. उद्देश्य

- २.१ बजारमुखी र प्रतिस्पर्धात्मक कृषि उत्पादन गर्न सघाउ पुर्याउने।
- २.२ कृषिजन्य उद्योगको विकास गरी आन्तरिक बजार तथा निर्यात प्रबद्धनमा योगदान पुर्याउने।
- २.३ कृषिको व्यावसायिकरण गरी गरिबी निवारणमा सहयोग पुर्याउने।

३. नीति

- ३.१ भौगोलिक, प्राविधिक र आर्थिक संभावनाका आधारमा वृहत उत्पादन क्षेत्र (Growth Center) हरुको स्थापना तथा विकास तर्फ जोड दिइने छ
- ३.२ औद्योगिक नीति अनुरूप स्थापना हुने विशेष आर्थिक क्षेत्र (Special Economic Zone) हरुसँग समन्वय हुने गरी बजारको माग अनुसारको उपयुक्त परिमाण र गुणस्तरका विशेष कृषि वस्तु उत्पादन गर्न सरोकारवालाहरुको प्रतिवद्धताको आधारमा निम्न लिखित विशेष उत्पादन क्षेत्रहरुको किटान गरी कार्यक्रम संचालन गरिनेछ।
 - (क) व्यावसायिक वाली/वस्तु उत्पादन क्षेत्र (Commercial crop/Commodity Production Area),
 - (ख) प्रांगारिक/ विषादिरहित उत्पादन क्षेत्र (Organic /Pesticide-free Production Area) र
 - (ग) निर्यातमूलक वाली/वस्तु उत्पादन क्षेत्र (Agri Product Export Area)

- ३.३ किटान गरिएका कृषि उत्पादन क्षेत्रहरूमा उत्पादन सामाग्री, प्रविधि एवं प्राविधिक सेवा, कृषि सडक, ग्रामीण विद्युतीकरण, सिंचाई, कृषि व्यवसाय ऋण, विमा, बजार व्यवस्था, सूचना प्रणाली, उपयुक्त कृषि यान्त्रिकरण एवं प्रशोधन लगायतका सुविधाहरू सम्बन्धित सरकारी, गैरसरकारी, सहकारी तथा नीजि क्षेत्रको सहकार्यमा एकीकृत रूपमा सुनिश्चित गरिनेछ ।
- ३.४ व्यापारिक तथा भौगोलिक क्षेत्रहरूको आधारमा गुणस्तरीय कृषिजन्य उत्पादन सामाग्री र उत्पादनको संकलन, प्रशोधन, संचय, दुवानी र बजार मूल्य जस्ता व्यावसायिक सेवा प्रदान गर्न सरकारी तथा गैर सरकारी क्षेत्रको सहभागितामा व्यावसायिक सेवा केन्द्रको स्थापना तथा विकास गरिने छ ।
- ३.५. सिंचाई, कृषि सडक, संकलन केन्द्र, शीत भण्डार (कोल्ड र फ्रोजेन स्टोरेज र कुलिड च्याम्वर), ग्रामीण विद्युतीकरण, उपयुक्त कृषि प्रविधिको विकास, परीक्षण सेवा जस्ता व्यवसाय प्रवर्द्धनका पुर्वाधारहरू सरकारी, नीजि, सहकारी, गैर सरकारी तथा नागरिक समाज समेतको सहकार्यमा विस्तार गरिने छ ।
- ३.६. कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि कृषि व्यवसायका संभावना र आवश्यकताको आधारमा कृषक एवं व्यापारीहरू तथा कृषि उद्यमी एवं संवन्धीत सरोकारवालाहरू वीच हुने करार सेवालाई व्यवस्थित तथा वैज्ञानिक बनाइने छ ।
- ३.७ कृषिजन्य व्यवसायको लागि आवश्यक पर्ने उपकरण, थ्रेसर, स्प्रिङ्कलर, वीडिड.मेशिन, हार्भेष्टर, चिलिङ्ग भ्यान, कुलिड. भ्याट, मिल्क प्रोसेसर, कृषि यन्त्र आदिमा आयात गर्दा सम्बन्धित निकायहरूको सिफारिशमा व्यवसाय स्थापना भएको १० वर्षसम्म भंसार ७५ प्रतिशत अर्थ मन्त्रालयको वजेट वक्तव्यमा समावेश गरी छुट दिइने छ ।
- ३.८ कृषि व्यवसायको परियोजना धितोमा राखि कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइने छ । कृषि व्यावसाय प्रवर्द्धनका लागि कृषक समूह जमानतमा ऋण प्रवाहित गरिने छ ।
- ३.९ कृषि व्यवसायमा कर्जा लगानी गर्दा व्यवसायवाट आय प्राप्त हुन सक्ने (Gestation Period) संभावनाका आधारमा कर्जा भुक्तान हुने व्यवस्था गरिने छ ।
- ३.१० विपन्न वर्ग, महिला र दलित वर्गवाट कृषि उद्यम स्थापना /संचालन गर्न विशेष कार्यक्रम लागू गरिने छ ।
- ३.११ शिक्षित बेरोजगार तथा सेवा निवृत्त व्यक्ति वा समुहलाई कृषि तथा पशुजन्य व्यवसाय स्थापना तथा सञ्चालनका लागि व्यावसायिक कार्यक्रम तयार गरि लागू गरिनेछ ।
- ३.१२ बजार मांगको आधारमा कृषि व्यवसाय प्रवर्द्धन गर्न, जनशक्ति विकास गर्न जोड दिनुका साथै सरकारी, सहकारी र गैर सरकारी स्तरमा तालिम दिने संस्थाहरूलाई समेत क्षमता अभिवृद्धि गर्न सहयोग गरिने छ ।

- ३.१३ कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि आवश्यक मध्यम स्तरीय जनशक्ति विकास गर्न शिक्षण संस्थाहरुको समन्वयमा समयानुकूल पाठ्यक्रम समावेश तथा परिमार्जन गराइनेछ ।
- ३.१४ हिमाली क्षेत्रमा वृहत पशुपालन गर्न लामो अवधिको लागि कवुलियत प्रणालीमा सम्बन्धित निकायसंग समन्वय गरी खर्क उपलब्ध गराइने छ ।
- ३.१५ सार्वजनिक क्षेत्रको जग्गा तथा अन्य क्षेत्रमा समेत संभाव्यताका आधारमा जडिबुटी खेतीको विकासलाई प्रोत्साहित गरिने छ ।
- ३.१६ राष्ट्रिय दृष्टिले प्राथमिकता प्राप्त उत्पादनलाई व्यावसायिक, प्रतिष्पर्द्धी तथा निर्यातमुखी वनाउन प्रोत्साहन स्वरूप जग्गाको हदवन्दी छुट दिने व्यवस्था गरिने छ ।
- ३.१७ राजमार्ग, सहायक मार्ग तथा कृषि/ग्रामिण सङ्करणहरुको आसपासका क्षेत्रहरूमा विकास गरिने कृषिजन्य व्यावसायिक पकेटहरुको लागि बजार सञ्जाल विकास तथा विस्तार गरिनेछ ।
- ३.१८ कृषि उद्योग व्यवसाय प्रवर्द्धनको लागि उत्पादन थलो नजिक संकलन केन्द्र र शहरी क्षेत्रमा संगठित थोक तथा खुद्रा बजार सुनिश्चित गर्न निजी तथा सहकारी क्षेत्र समेतको आर्थिक तथा व्यवस्थापकीय सहकार्यमा कृषि बजारहरूको विकास, विस्तार तथा व्यवस्थित गरिनेछ ।
- ३.१९ कृषि बजार तथा व्यावसायिक सेवा केन्द्रहरूमा समयानुकूल विद्युतीय व्यापारको (e-commerce) पनि विकास गरिने छ ।
- ३.२० निजी एवं सहकारी क्षेत्र तथा स्थानीय निकायहरूको साभेदारीमा कृषि बजार तथा कृषि व्यवसायसंग सम्बन्धित सूचना प्रणालीको विकास, विस्तार र प्रवाह गरिनेछ ।
- ३.२१ कृषि वस्तुहरुको बजारमा प्रतिस्पर्द्धात्मक वातावरणको सिर्जना गरी बजार प्रक्रियावाटै मूल्य निर्धारण हुने प्रणालीलाई प्रोत्साहित गरिने छ । यस क्रममा संगठित कृषि थोक बजार स्थलहरूमा संभाव्यताका आधारमा अक्सन (Auction) लगायत उपयुक्त मूल्य निर्धारण विधि लागू गरिनेछ ।
- ३.२२ कृषि बजारहरूबाट स्थानीय निकायले व्यावसायीहरूबाट उठाउने गरेको शुल्क/स्थानीय कर मध्येबाट कम्तिमा २० प्रतिशत रकम सोही बजारको निर्माण, सुधार तथा प्रवर्द्धन कार्यमा खर्च गर्ने व्यवस्था मिलाइनेछ ।
- ३.२३ व्यवसायीहरूले कृषि उपजहरुको ढुवानीको साधन खरिद गर्न चाहेमा व्याजदरमा सहुलियतको व्यवस्था गरिने छ ।
- ३.२४ व्यावसायिक उत्पादन पकेटसंग आवधित हुने गरी सहकारी संस्था, कृषक समूह, गैर सरकारी संस्था तथा व्यापारी लगायतका उद्यमीले ग्रामिण क्षेत्रमा सम्भाव्यताको आधारमा कृषि उपज संकलन केन्द्र, प्रशोधन केन्द्र एवं पशुपंक्षी वधशाला स्थापना गर्न चाहेमा प्राविधिक

सहायता उपलब्ध गराउनुको साथै भौतिक निर्माणको (जग्गा वाहेक) लागि केही सहयोग उपलब्ध गराइने छ ।

- ३.२५. शीत भण्डार (Cold & Frozen Storage, Cold Chain, Cold Chamber and Chiling Vat), कृषि थोक बजार एवं संकलन केन्द्र र पशु बधशालाको संचालनमा लाग्ने विद्युत महशुलमा उद्यम/व्यवसाय स्थापनाको १० वर्षसम्म २५% रकम अर्थ मंत्रालयको वजेट वक्तव्यमा समावेश गरी छुट दिईने छ ।
- ३.२६. प्राङ्गारिक खेती प्रविधिद्वारा उत्पादित कृषिवस्तुहरूको गुणस्तर प्रमाणीकरण गरी कृषि व्यवसायलाई प्रबर्द्धन गरिने छ ।
- ३.२७ वित्त विजन, विरुवा, पशुपंक्षी र खाद्य तथा कृषि वस्तुको आयात निर्यातमा प्रमाणिकरणको व्यवस्थालाई सुदृढ र सक्षम बनाईने छ ।
- ३.२८ परम्परागत स्थानीय कृषिवस्तु एवं मौलिक प्रविधि (Indigenous Knowledge/technology) हरूको पञ्जीकरण गरी प्रबर्द्धन गर्ने व्यवस्था मिलाइने छ ।
- ३.२९ गुणस्तर प्रमाणिकरण गर्न सरकारी तथा नीजिस्तरवाट एकृडिएटेड इन्डिपेन्डेन्ट एनालिटिकल लेवेरेटरी(Accrediated Independent Analytical Laboratory)हरूको स्थापना र विकासलाई प्रोत्साहन गरी उनीहरूको क्षमताको अभिवृद्धि गर्न सहयोग गरिने छ ।
- ३.३० कृषि सम्बन्धी व्यवसायहरूको विकास र विस्तारमा वैदेशिक प्रत्यक्ष लगानीलाई सम्भाव्यताको आधारमा प्रोत्साहित गरिने छ ।
- ३.३१ कृषिजन्य उद्योगलाई राष्ट्रियस्तरमा प्राथमिकता प्राप्त उद्योगको रूपमा मान्यता दिई सोहि अनुरूपका सुविधा प्रदान गरिनेछ ।
- ३.३२ करार खेतिमा प्रयोग हुने जग्गामा मोहीयानी नलाग्ने व्यवस्था गरिने छ ।
- ३.३३ नेपालमा संचालित उद्योगहरूमा स्थानीय कच्चा पदार्थको प्रयोगलाई प्रोत्साहित गरिने छ ।
- ३.३४ कृषि उत्पादन पकेट /कृषि वृहत उत्पादन क्षेत्र (Growth Center)मा आधारित वस्तुको निर्यात तथा बजार प्रबर्द्धनमुखी व्यवसाय खोल्न संभाव्यताको आधारमा उपयुक्त प्रविधि सहयोग प्रदान गरिने छ ।
- ३.३५ विदेश स्थित नेपाली राजदुतावास मार्फत निर्यात बजारको सूचना प्रवाह एवं प्रबर्द्धन कार्यलाई सघाउ पु-याइने छ ।

- ३.३६ तुलनात्मक लाभका अवसरहरुको उपयोग गरी निर्यात प्रबद्धन गर्न वैदेशिक वजारको मागको खोजी गरी प्राप्त सूचना /प्रविधि हस्तान्तरण तथा प्रसार गरिने छ ।
- ३.३७ कृषि व्यवसायसंग सम्बन्धित निकायहरु वीच समन्वय गर्न र नीतिगत एवं कार्यान्वयन स्तरमा आइपरेका वाधा कठिनाइहरुको समाधानमा पहल गर्न जिल्ला तथा क्षेत्रीयस्तरका कृषि विकास समितिहरुलाई परिचालन गरिने छ । यस समितिमा नीजि क्षेत्रको सहभागितालाई वृद्धि गरिने छ ।
- ३.३८ कृषि वजार विकासको नीति र योजना अनुकूल हुने गरी सहकारी संस्था , गैर सरकारी संस्था, स्थानीय निकाय, सहकारी वा नीजि क्षेत्रवाट कृषि वजार पूर्वाधार विकासमा लगानी गर्न प्रस्ताव आएमा यस्तो पूर्वाधार विकास गर्ने कार्यलाई प्रोत्साहित गरिने छ ।,
- ३.३९ नेपालमा विकास भएका र हुने कृषि उपज वजार स्थलहरुवाटै स्रोत परिचालन गरी उनीहरु वीच समन्वय, पूर्वाधार तथा क्षमता विकासमा योगदान पु-याउन कृषि व्यवसाय प्रबद्धन कोषको गठन गरिने छ । यस कोषमा प्रत्येक वजारले वार्षिक खुद आयको २ प्रतिशत रकम जम्मा गर्ने व्यवस्था गरिने छ । यस कोषको संचालन गर्न वजार संचालक समितिको संलग्नतामा संचालक समिति गठन गरिने छ ।
- ३.४० नीजि क्षेत्र, सहकारी वा गैर सरकारी संस्था वा सरकारी स्वामित्वमा रहेको जग्गामा नीजि / गैर सरकारी तथा सरकारी निकायको सहकार्यमा कृषि वजारको पूर्वाधारको संभावना देखिएमा सार्वजनिक-निजी, साभेदारीमा पूर्वाधार विकास गर्ने प्रणालिको विकास गरिने छ ।
- ३.४१ व्यावसायिक कृषिसंग सम्बन्धित वाली उत्पादन, पशुपालन, वजार व्यवस्था तथा कृषि उद्योगहरुको वीमा गराउने व्यवस्थाको विकास गरिने छ ।
- ३.४२ कृषि व्यवसाय संवन्धी नीतिगत वाधा कठिनाईहरुको समाधानमा पहल गर्न र नीतिगत सुधारका लागि सरकारलाई सुझाव दिन सरकारी तथा नीजि क्षेत्रको संलग्नतामा राष्ट्रिय कृषि नीतिमा उल्लेख भए अनुरूप उच्चस्तरीय कृषि व्यवसाय प्रबद्धन समितिको व्यवस्था गरिने छ । उक्त समिति अनुसूचि १ मा दिए वर्णनामा हुने छ ।
- ३.४३ यस नीतिलाई कार्यान्वयन गर्ने क्रममा सरकारले आवश्यकता अनुसार कार्यविधि बनाई लागू गर्ने छ ।
- ३.४४ यस नीतिमा उल्लेख भएका कुराहरुको प्रभावकारी कार्यान्वयन, समन्वय र अनुगमन गर्न एक समितिको व्यवस्था गरिने छ ।

दष्टव्यः

(क) कृषि शब्दले बाली, वागवानी, पशुपन्छी, माछा आदि कृषिका सबै उप-क्षेत्रसंग सम्बद्ध उत्पादन, उद्योग एवं व्यवसायहरु समेत जनाउँछ ।

(ख) कृषि व्यवसाय भन्नाले बाली, वागवानी, पशुपन्छी, माछा आदि कृषिका साथै उप-क्षेत्रसंग सम्बद्ध व्यावसायिक उत्पादन, वैचारिक र प्रशोधन सम्बन्धी कार्यहरुलाई जनाउँछ ।

(ग) Growth Center भन्नाले उपलब्ध हावापानी, माटो, भू-वनोट तथा बजार सम्भाव्यताका आधारमा कुनै खास बाली/वस्तुको व्यावसायिक रूपमा विकास गर्न निर्धारित बृहत क्षेत्र ।

(घ) Special Economic Zone भन्नाले आर्थिक सम्भावनाका आधारमा निश्चित उत्पादन/प्रशोधन, प्याकेजिङ तथा निर्यात सम्बन्धी कार्य गर्न विकसित सुविधायुक्त स्थान /क्षेत्र ।

ड) Commercial crop / Commodity Production Area भन्नाले व्यावसायिक प्रयोजनका लागि खेती गरिएको बाली तथा तत्सम्बन्धी खास बाली/वस्तु उत्पादनको क्षेत्र ।

च) Organic / Pesticide -free Production Area भन्नाले कृषि उपज उत्पादन क्षेत्र जहां रासायनिक मल, विषादी, वनस्पति बृद्धिजन्य हरमोन आदिको प्रयोग नै नगरी उत्पादन गरिन्छ ।

छ) Agri Product Export Area भन्नाले बैदेशिक बजारको मागको आधारमा कृषि उपज उत्पादन गरिने क्षेत्र जसको उत्पादन उपभोक्ताको रुचि तथा माग भएको वस्तुको गुणस्तर अनुसार तयार गरी निर्यात गरिन्छ ।

ज) Gestation Period भन्नाले कुनै खास बालीको कृषि व्यवसायमा लगानीबाट प्रतिफल प्राप्त सुरु हुन लाग्ने समयावधि ।

झ) Cold & Frozen Storage / Cold Chain / Cold Chamber & Chilling Vat भन्नाले वनस्पतिजन्य तथा प्राणीजन्य खाद्यवस्तु / प्रजनन पदार्थ तथा सो मा प्रयोग हुने सहयोगी पदार्थ जसको भौतिक बृद्धिलाई निस्तैज पार्ने वा रोक्ने गरी तापक्रम न्यून राखिएको बातानुकूलित ठाउँ ।

ञ) Indigenous Knowledge / Technology भन्नाले परम्परागत रूपमा प्रयोग गरिदै आएका ज्ञान, शिप, तथा प्रविधि जसको स्थानीय स्तरमानै विकास र विस्तार भएको मानिन्छ ।

ट) Accredited Independent Analytical Laboratory भन्नाले स्वदेशका प्रयोगशालाहरुलाई अन्य राष्ट्रका प्रयोगशालाहरुको स्तरसंग समानता कायम गरिएको अवस्था जसको प्रमाणलाई अन्य राष्ट्रले विना कुनै शर्त अनुमोदन गर्दछन् ।

ठ) E - Commerce भन्नाले विभिन्न विद्युतिय संचारका माध्यम (E-mail, Internet, Satellite) बाट सम्पर्क गरी संचालन गरिने व्यवसायिक पद्धति ।

अनुसूचि १
(दफा ३.४२ सँग सम्बन्धित)

कृषि व्यवसाय प्रबद्धन समितिको संरचना देहाय वमोजिम हुनेछ :

- | | |
|--|------------|
| १. माननीय कृषि तथा सहकारी मन्त्री – | अध्यक्ष |
| २. माननीय राज्यमन्त्री एवं सहायक मन्त्री – | पदेन सदस्य |
| ३. सचिव, कृषि तथा सहकारी मन्त्रालय – | सदस्य |
| ४. सचिव, अर्थ मन्त्रालय – | सदस्य |
| ५. सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – | सदस्य |
| ६. सचिव, स्थानीय विकास मन्त्रालय – | सदस्य |
| ७. सह-अध्यक्ष, राष्ट्रिय सहकारी विकास बोर्ड – | सदस्य |
| ८. अध्यक्ष, उद्योग वाणिज्य महासंघ – | सदस्य |
| ९. कृषि तथा सहकारी मन्त्रालयबाट मनोनित कृषि उद्यमीहरु मध्येबाट २ जना – | सदस्य |
| १०. सह सचिव, कृषि व्यवसाय प्रबद्धन तथा तथ्यांक महाशाखा,
कृषि तथा सहकारी मन्त्रालय – | सदस्य सचिव |
| मनोनित सदस्यको कार्यकाल ४ वर्षको हुने छ। | |